



पत्र संख्या:
च.नं.:

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय



सिंहदरबार, काठमाडौं
नेपाल ।

प्रेस विज्ञप्ति

नेपाल-भारतबीचमा व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिव -सचिवस्तरीय अन्तर-सरकारी समिति (IGC) को बैठक भिडियो कन्फरेन्स मार्फत आज मिति २०७७ मंसिर २२ मा सम्पन्न भयो । नेपाली टोलीको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा . बैकुण्ठ अर्याल र भारतीय टोलीको नेतृत्व भारतको वाणिज्य मन्त्रालयका सचिव श्री अनुप वाधवनले गर्नुभएको थियो ।

वार्तामा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्तव्यापारसँग सम्बन्धित निकायहरु अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र लगायतका निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वार्तामा नेपाल भारतबीच वाणिज्य क्षेत्रमा भएका सन्धि सम्झौताहरुनेपाल भारत पारवहन सन्धि, नेपाल भारत वाणिज्य सन्धि, रेल सेवा सम्झौता र अनाधिकृत व्यापार नियन्त्रण सम्झौताका विविध विषयमा छलफल भएको थियो । करीब ४ घण्टा भएको वार्तामा लागानी प्रवर्द्धन, दुबै तर्फका सीमा भन्सारका पूर्वाधारहरुको स्तरोन्नति, नेपाल-भारत संयुक्त व्यावसायीक मञ्च निर्माण, BBIN, MVA का विषयहरु, दुई देशका व्यापारिक वस्तुहरुको गुणस्तर र मापदण्ड, वस्तु व्यापारमा रहेका समस्याहरु लगायतका विविध कार्यसूचीहरुमा छलफल भएको थियो ।

वार्तामा नेपाल पक्षले नेपाल-भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रूप दिई शीघ्र हस्ताक्षर गर्न गरेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक भएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छन् ।

व्यापार प्रवर्द्धनका लागि सीमा भन्सारमा रहेको पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा विगतका द्विपक्षीय वार्ता झैं यस वार्तामा समेत दुवै पक्ष सहमत देखिएका थिए । जसमा भारत पक्षले नेपालगञ्ज एकिकृत जाँच चौकीको निर्माण कार्य सुरु भईसकेको तथा भैरहवा एकिकृत जाँच चौकीको निर्माण शीघ्र शुरु गर्ने तयारीमा रहेकोनेपाल पक्षलाई जानकारी गराएको थियो । सो विषयमा नेपालले विरगञ्ज एकिकृत जाँच चौकी तथा विराटनगर एकिकृत जाँच चौकी निर्माणका लागि भारतीय पक्षलाई धन्यवाद दिँदै ती एकिकृत जाँच चौकीहरुमा रेल्वे लाईन विस्तार तथा स्तरोन्नतिका लागि अनुरोध गरेको थियो । यसमा भारतीय पक्षले सम्बन्धित सरोकारवालासँग छलफल अगाडि बढाउने जानकारी गराएको छ ।

नेपाल पक्षले दोधारा-चाँदनीमा निर्माण गर्न प्रस्ताव गरेको सुक्खा बन्दरगाहसँग सामञ्जस्यता हुने गरी दोधारा-चाँदनी/बनबासामा एकिकृत जाँच चौकी निर्माण र सो स्थानसम्म रेल सेवा विस्तारका लागि गरेको अनुरोधलाई भारतले सकारात्मक रूपमा लिएको छ । साथैदोधारा /चाँदनी-वनबासा क्षेत्रमा Cross-Border Economic


Zone(CBEZ) निर्माण सम्भावनाका लागि विस्तृत अवधारणा तयार गरी थप छलफल गर्ने र यसका लागि नेपाल पक्षले अवधारणा पत्रा तयार गर्ने सहमति भएको छ ।

नेपालले हाल बंगलादेशसँगको व्यापारका लागि फुलबारी -बंगलाबन्ध मार्ग प्रयोग गर्दै आएकोमा सो मार्गमा हुने ट्राफिक समस्या समाधान गर्न भारतको एसियन हइवे-२ प्रयोग गर्न पाउने व्यवस्थाका लागि भारतीय पक्षलाई अनुरोध गरेकोमा भारतीय पक्षले सम्बन्धित निकायहरूसँग छलफल गरी नेपाललाई जानकारी गराउने वताएको थियो ।

उद्योग र वाणिज्य क्षेत्रको संवाहक नै निजी क्षेत्र भएको विषयमा दुवै देशका प्रतिनिधिहरु सहमत भईनेपाल - भारतबीचमा सरकारी स्तरमा बाहेक निजी क्षेत्रको संयुक्त व्यावसायिक मञ्च निर्माण भएकोमा सन्तोष व्यक्त गर्दै दुवै पक्षले यो मञ्चको पहिलो बैठक सन् २०२१ को पहिलो त्रयमास भित्र सम्पन्न गर्ने र यसको पहल नेपालले गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

नेपालको जुट तथा जुटजन्य उत्पादनमा भारतले एन्टिडम्पिङ शुल्क र काउन्टरभेलिङ् शुल्क लगाएको विषयलाई अन्य फोरममा झैं नेपालले यसपटक पनि उठान गरेको थियो । साथै नेपाली जुट उद्योगहरुले भारतको ISI प्रमाणपत्र प्राप्त गरेको कारणले भारतको भारतीय खाद्य संस्थान (FCI) लगायतका सरकारी खरिद प्रकृत्यामा सहभागि हुन अनुमति दिनका लागि समेत नेपाल पक्षले अनुरोध गरेको थियो । जवाफमा भारतीय पक्षले सम्बन्धित निकायमा छलफल गर्ने आश्वासन दिएको थियो ।

साथैसन् २०२० डिसेम्बर ३ र ४ मा भएको नेपाल -भारत अन्तर सरकारी उप -समिति (IGSC) मा सहमति भएका पूर्वाधार, पारवहन, व्यापार तथा लगानीसँग सम्बन्धित सबै विषयहरुलाई यस समितिले समेत ग्रहण गर्ने कुरामा दुवै मुलुकका सचिवहरु सहमत हुँदै दुवै पक्षले एक अर्कालाई सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न गरेकोमा धन्यवाद दिँदै वार्ता समापन भएको थियो ।


उर्मिला के.सी.
सहायक, प्रवक्ता